

ESL Intake Center

Hazelwood Elementary/Lower Level, 1325 Bluegrass Avenue, Louisville, KY 40215

अमेरिकाको संघिय र केन्टकी राज्यको कानून अनुसार Jefferson County Public Schools ले आफ्ना विद्यालयमा पढ्ने तर मात्री भासा अंग्रेजी नभएका विद्यार्थीहरूको पहिचान गर्नु र उनीहरूको अंग्रेजी भाषाको ज्ञानको स्तर पत्ता लगाउनु पर्नेहुन्छ। ESL Intake Center ले यस्ता नानीहरूलाई स्कुलमा नाम दर्ता गर्न र समग्र मुल्यांकन गर्न सहयोग गर्दछ। यस प्रक्रियाको लागि appointment बनाउन फोन नम्बर (502)485 3623 मा सम्पर्क गर्नु होला। अभिभावकले दर्ता गर्न आउँदा नानि साथमा लिएर आउनु पर्नेछ।

नानीको नाम लेखाउन आउँदा निम्न प्रमाणहरू लिएर आउनु पर्नेछ :

- * नानीको जन्म मिति भएको प्रमाण पत्र (I-94, पासपोर्ट वा जन्म प्रमाण पत्र)
- * हालको ठेगाना लेखिएको प्रमाण (lease, हालको LG&E को बिल)
- * परिवारको **food stamp** नम्बर (सम्भव भएमा)
- * अभिभावकको परिचयपत्र (driver's license, आफ्नो देशबाट ल्याएको वा अमेरिकाको ID)
- * नानीको सैक्षिक प्रमाण पत्र, पहिलेको स्कुलबाट (सम्भव भएमा)
- * केन्टकीमा स्वास्थ्य परिक्षण गरेको प्रमाण पत्र (स्कुलको रेकर्डमा यो प्रमाण **हुनुपर्दछ**)
- * केन्टकीमा खोप लगाएको प्रमाण पत्र (स्कुलको रेकर्डमा यो प्रमाण **हुनुपर्दछ**)
- * केन्टकीमा आँखा जांच गरेको प्रमाण पत्र (स्कुल लागेको सालको जनवरी १ तारिक भन्दा अगावै बुझाउनु पर्नेछ)
- * केन्टकीमा दाँत जांच गरेको प्रमाण पत्र

Intake Center मा के गरिन्छ:

- * धेरैवटा भाषा जान्ने कर्मचारीहरूले नानि दर्ताको लागि आवश्यक प्रक्रियाहरू पुरा गर्न सहयोग गर्नेछन्।
- * नानीलाई अंग्रेजी विषयको परिक्षा लीइन्छ। यो उसले ESL सुभिधा पाउँछ वा पाउँदैन भनि निर्णय गर्नको लागि हो।
- * ESL कार्यक्रममा भाग लिने वा नलिने आफ्नो इच्छाको कुरा हो।
- * नानीले ESL को सुभिधाहरू नपाउने भएको अवस्थामा वा अभिभावकले ESL को सुभिधा अस्विकार गरेमा नानीलाई उसको घरको छेउको स्कुलमा लगाइनेछ, JCPS को Students Assignment Plan अनुसार। ESL Intake Center का कर्मचारीहरूले तपाईंलाई Jefferson County Public Schools को बारेमा सुचनाहरू दिन सक्नेछन्।
- * ESL को सुभिधाहरू स्वीकार गर्ने अभिभावकलाई फोन गरिनेछ र नानि पढ्ने स्कुल, गाडीको जानकारी, पोशाक, आदिको बारेमा सुचित गरिनेछ।

Kindergarten मा नानि दर्ता गर्नको लागि नानिको उमेर **October 1** तारिक वा त्यो भन्दा अगाडीनै ५ वर्ष पुगेको हुनुपर्दछ।

नाम दर्ता र मुल्यांकनको लागि appointment बनाउन वा सो सम्बन्धि थप जानकारी चाहिएमा हाम्रो नम्बर (502) 485 -3623 मा विहान 7:३० बजे देखि बेलुका 4 :30 बजे सम्म सम्पर्क गर्न सक्नु हुन्छ।